

यस सत्रमा, तपाईंले सिक्नुभएको कुरा र पुस्तकालयबारे तपाईं कस्तो महसुस गर्नुहुन्छ भन्ने विषयमा तपाईंले चिन्तन गर्नुहुनेछ ।



१. तपाईंको रिडिंग च्याम्पियन (पठन शिर्षकधारक) ले तपाईंलाई तल उल्लिखित प्रश्नहरू सोध्नेछन् । यदि तपाईंको उत्तर 'हो' हो भने हरेक प्रश्नपछि आफ्नो हात उठाउनुहोस् !
के अहिले तपाईं यस अध्ययन समूहमा भाग लिन प्रारम्भ गर्नुअगिभन्दा बढी पढाइको निम्ति उत्सुक हुनुहुन्छ ?
के तपाईं पुस्तकालयमा गएर कुनै पुस्तक छान्न आत्मविश्वासी गर्नुहुन्छ ?
के तपाईंलाई कथा र अन्य पुस्तकबिचको भिन्नताबारे थाहा छ ?
के तपाईंको कुनै मनपर्ने पुस्तक छ ?

यदि तपाईंको समूह धेरै नै सानो छ भने, तपाईंले सबैजनालाई यस प्रश्नको लागि आफ्नो हात उठाएर आफ्नो मनपर्ने पुस्तक कुन हो र त्यस पुस्तकमा के मनपर्‍यो भनेर समूहलाई बताउनको निम्ति आग्रह गर्न सक्नुहुन्छ ।



२. अध्ययन समूह सत्रहरूमा तपाईंहरूले धेरै र विभिन्न क्रियाकलापहरू पुरा गरिसक्नुभएको छ । कुन क्रियाकलाप तपाईंलाई सबैभन्दा धेरै मनपर्‍यो? आफ्नो विचारहरूलाई समूहमा पालैपालो बताउनुहोस् ।



३. तपाईं पढाइको विषयमा कस्तो महसुस गर्नुहुन्छ भन्नेबारे एउटा वाक्य लेख्नुहोस्, वा आफ्नो साथीलाई बताउनुहोस् ।



४. के तपाईंले आफू जोसँग बस्नुहुन्छ वहाँहरूलाई पुस्तकालय परियोजना र अध्ययन समूहको विषयमा बताउनुभयो ? वहाँहरूले यस विषयमा के विचार गर्नुहुन्छ ? समूहमा पालैपालो बताउनुहोस् ।



५. पुस्तकालयको वरिपरि हेर्नुहोस् । सबैलाई आफूलाई पढ्न मनलागेको कुनै एउटा पुस्तक छान्न आग्रह गर्नुहोस् । एउटा कागज सबैकहाँ लैजानुहोस् र तिनीहरूले छानेका पुस्तकहरूको शिर्षकहरू त्यस कागजमा पालैपालो लेख्न आग्रह गर्नुहोस् । अब तपाईंसँग भविष्यका सत्रहरूमा सँगै पढ्न र छलफल गर्नको निम्ति पुस्तकहरूको सुची तयार भएको छ ।



६. तपाईंहरू पुस्तकालयमा हुनुभएको दृश्यको चित्र बनाउनुहोस् । धेरै र विभिन्न रङ्गहरूको प्रयोग गर्नुहोस् !

तपाईंले आफ्ना मनपर्ने चित्रहरूलाई छानेर आफ्नो पुस्तकालयको भित्तामा राख्न सक्नुहुन्छ ! तपाईंले आफ्नो चित्रलाई कालोपाटी वा सेतोपाटीमा पनि बनाउन सक्नुहुन्छ ।

